



१३

पृथ्वी ग्रहको पुनर्जीवन

यस अध्यायका मूल पदहरू: यशैया ६:१७-२५, यशैया ६६:१-१९, यशैया ६६:१९-२१, यशैया ६६:२१ र यशैया ६६:२२-२४।

यस अध्यायको मूल सार पद: "लौ हेर, म नयाँ आकाशहरू (नक्षत्रहरू) र नयाँ पृथ्वी सृष्टि गर्नेछु। पहिलेका कुराहरू सम्झिने छैन न त दिमागमै आउनेछ" (यशैया ६५:१७ रूपान्तरित)।

एक जना १२ वर्षको केटाले सूर्य, चन्द्र, तारा तथा विभिन्न नक्षत्रहरूको बारेमा लेखिएको पुस्तक पढ्दै थियो। त्यो पढेर त्यो केटो स्कूल जान अस्वीकार गर्‍यो। आमाले जति भनेपनि नमानेपछि उसलाई केही समस्या भयो कि भनेर आफ्नो डाक्टरकहाँ आफ्नो छोरोलाई लगिन्। उपरोक्त डाक्टरले त्यस केटोलाई सोधे, "बिल्ली तिमीलाई के भयो? तिमी किन स्कूल जाँदैनौ? किन तिमी पढ्न मनपराउँदैनौ?"

आफूले पढेको किताब देखाउँदै उसले जवाफ दियो, "डाक्टर साहेब मैले सूर्य, चन्द्र र ताराहरूको बारेमा लेखिएको यो किताब पढ्दै थिएँ। एक दिन सूर्यले यस पृथ्वीमा भएका सबै थोकलाई जलाएर नष्ट पार्नेछ भनेर लेखेको पाएँ। त्यसकारण आखिरमा सबै खतम नै हुने हो भने मैले किन पढ्नु पर्‍यो त?"

रिसको झोकमा आमाले चिच्याएर भनिन्, "तँलाई त्यसको के मतलब? पछिको बारेमा किन टाउको दुखाउँछस्?" तर डाक्टरले मुसुक हाँसेर भने, "बाबु, तिमी चिन्ता गर्नुपर्दैन किनभने ती सबै थोक हुनुभन्दा पहिले हामी सबै मरिसकेका हुन्छौँ।"

हो, मानव जीवनको समस्या त यहीँ छ: हामी यस संसारमा बाँचेर यो गर्छु त्यो गर्छु भन्नुको अर्थ के छ किनभने आखिरमा हामी सबै मरिहाल्नेछौँ नी?"

भाग्यवस, हाम्रो अस्तित्व मृत्युमा अन्त्य हुनु आवश्यक छैन। बरु त्यसको बिपरित नयाँ पृथ्वीमा हामीलाई अनन्त जीवन वा कहिल्यै पनि मर्नुनपर्ने जीवन प्रदान गर्ने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ।

१. नयाँ आकाशहरू र नयाँ पृथ्वी (यशैया ६५:१७-२५)

परमेश्वरले हामीलाई कस्तो खालको नयाँ जीवनको पुनर्स्थापना गर्नुहुनेछ भनेर कबूल गर्नुभएको छ? हेर्नुहोस् यशैया ६५:१७-२५ "म नयाँ आकाशहरू र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन। 18 मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। 19 तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन। 20 त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।

21 त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैँचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैँचाबाट दाख फलहरू खानेछ। 22 कहिल्यै पनि एकजनाले घर बनाउने छैन अनि अर्को मानिस त्यसमा बस्ने छैन। कहिल्यै पनि एकजनाले बगैँचा लगाउने छैन अनि अर्को मानिसले बगैँचाको फलफूल खाने छैन। मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्। 23 स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्यै पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्। 24 तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।

25 ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन।" परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

नयाँ सृष्टिको कबूल गर्दै परमेश्वरले आफ्नो वचन यसरी सुरु गर्नुहुन्छ "मैले नयाँ आकाशहरू र नयाँ पृथ्वी सृजनै लागेको छु। पहिलेका कुराहरू सम्झिनेछैन न त दिमागमै आउनेछ" (यशैय ६५:१७ रूपान्तरित)। यस उल्लेखनीय भविष्यवाणीमा परमेश्वरले आनन्दित बनाउन नयाँ यरुशलेम सृष्टि गर्नुहुनेछ र त्यहाँमा मानिसहरू हर्षित हुनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ (यशैया ६५:१८)। त्यस सहरमा कुनै रुवावास हुनेछैन (यशैया ६५:१९)। मानिसहरू मर्नुभन्दा अघि सय वर्ष बाँच्नेछन् (यशैया ६५:२०)। तिनीहरूको काम र तिनीहरूका केटाकेटीहरू तिनीहरूसँग रमाउने हुनेछन् (यशैया ६५:२१-२३)। तिनीहरूले प्रार्थना गर्नुभन्दा वा बोलाउनुभन्दा पहिले नै परमेश्वरले तिनीहरूको जवाफ दिनुहुनेछ।

झट्ट हेर्दा यो रमाइलो देखिएतापनि यसले हाम्रो अन्तिम पुनर्स्थापनाको बारेमा चित्तबुझ्दो चित्रण गरेको देखिन्दैन न त खास गरेर यसले हाम्रो अन्तिम आशालाई त्यस्तो आशापूर्ण नै देखाउँदछ। देखाउँछ त?

प्रतिज्ञा गरिएको देशमा मानिसहरू धेरै लामो आयु बाँचेर शान्तसँग रहनेछन् भनेर हामीलाई चित्रण देखाइएको छ। तर तिनीहरू धेरै वर्ष बाँचे पनि तिनीहरू मर्ने नै छन् रे। त्यसकारण नयाँ आकाशहरू र नयाँ पृथ्वीहरू सृष्टि हुँदा त्यहाँ हुने मौलिक परिवर्तनको अपेक्षा हामीले के गर्ने त? फेरि अर्को पदले हामीलाई भन्छ: "ब्वाँसो र पाठो एकै ठाउँमा खानेछन्, सिंहले गोरूले जस्तै घाँस खानेछ, तर सर्पको खानाचाहीँ धुलोमाटो हुनेछ! मेरो पवित्र पहाडमा तिनीहरूले एक आपसमा हानी गर्नेछैन न त नाश नै गर्नेछ परमप्रभुले भन्नुहुन्छ" (यशैया ६५:२५ रूपान्तरित)।

माँसहारी जस्ता सिंहहरूले मासु होइन सागपात खानु पर्छ वा शाकाहारी हुनुपर्छ भनेर देखाउन केवल शाकाहारी खाना परिकार बनाएर त्यसको बारेमा सिकाएरमात्र पुग्दैन। आदर्श स्थितिमा पुग्न संसारको पुनर्सृष्टि हुनुपर्छ। त्यो सृष्टि अदनको बगैँचामा पाप पस्नुभन्दा अगाडिको जस्तो हुनुपर्दछ।

यहाँ यशैया ६५मा यरुशलेमको पुनर्सृष्टिदेखि थालनी गरेर नयाँ आकाशहरू र नयाँ पृथ्वीहरूको सृष्टि गर्नुहुने प्रक्रिया बताउँछन्। यशैया ११मा

मसीहले न्याय ल्याउनुहुनेछ भनेर प्रतिज्ञा गरिएको छ (यशैया ११:१-५)। अनि आखिरमा परमेश्वरको विश्वव्यापी पहाडमा शान्ति छाइनेछ। जुन चित्रण यशैया ११मा दिइएको थियो त्यही चित्रण यशैया ६५मा पनि दिइएको छ: "ब्बाँसो र पाठो एकै ठाउँमा खानेछन्...सिंहले गोरुले जस्तै घाँस खानेछ" (यशैया ११:६,७ रूपान्तरित)। परमेश्वरको पवित्र पहाड यरुशलेमको सियोनकोबाट सुरु हुने भनिएतापनि आखिरमा उद्धार पाएकाहरूलाई परमेश्वरले के गर्नुहुनेछ त्यसको प्रतिक वा अग्रिम शङ्केट हामीलाई देखाइएको हो।

यदि कोही ६०,७०,९० वा सय वा लाखौं वर्ष वा बढि बाँचेतापनि मानव जीवनको मौलिक समस्या तारिएको त्यहाँ किन देखिँदैन? त्यसकारण अनन्त जीवनमात्रै मानिसको भित्री चाहनाको जवाफ किन हो?

२. परमेश्वरको "चुम्बक" (यशैया ६६:१-१९)

यशैयाले कुन परिवेश र कुन समयमा लेखेका थिए सो ध्यानमा राखेर यशैया ६१:१-१९मा उनले के आधारभूत सन्देश दिइरहेका छन्? हेर्नुहोस्, "परमप्रभु भन्नुहुन्छ, "स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निमित्त एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ! 2 म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।" परमप्रभुले नै ती कुराहरू भन्नुभयो। "मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरेँ मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरेँ, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरेँ। 3 कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भौँचदछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चढाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्। 4 यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरेँ। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलेँ तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु।

तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।” 5 तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौं भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौं। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौं जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ। 6 सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ। 7 “एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ जाति प्रारम्भ भएको सुनेन। त्यो देशले प्रथम पीडा पाउने पछि नयाँ शिशु जन्माउँदा जस्तै। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ जाति। ८ यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के एक दिनमा एउटा देश उत्पन्न हुन्छ र? के एकै दिनमा एउटा जाति निकाल्न सकिन्छ? तापनि सियोनले त प्रसववेदना लाग्न बित्तिकै बालक जन्माउँछे।

9 त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन। “परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो। 10 हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौं। 11 किन? तिमीहरूले दया प्राप्त गर्नेछौं जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौं, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौं। 12 परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौं। तिमीहरूले त्यो दूध पिउनेछौं, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा

पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ। **13** म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्त्वना दिनेछु। अनि तिमीहरू यरूशलेममा हुनेछौं जब म तिमीहरूलाई सान्त्वना दिइरहेको हुनेछु। **14** तिमीहरूले ती चीजहरू देखेछौं जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौं र घाँस जस्तो बढ्नेछौं। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देखेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देखेछन्। **15** हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ। **16** परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ। **17** ती मानिसहरूले आफ्नो विशेष बगैँचामा पूजा गर्न आफैँलाई पवित्र बनाउन आफैँ धोई पखाली गर्ने। ती मानिसहरूले तिनीहरूका विशेष बगैँचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। “ती मानिसहरूले सुँगुरहरू, मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो। **18** “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देखेछन्। **19** मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्यै देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्” (सरल नेपाली बाइबल)।

अगमवक्ताद्वारा परमेश्वरले आह्वान र चेतावनीको शब्दहरू यशैयाको पुस्तकमा छर्नुहुन्छ: जो नम्र छ र उहाँको वचन सुनेर थर थर काम्छन् वा पालन गर्छन् ती मानिसहरूलाई परमेश्वरले उद्धार गर्नुहुनेछ र तिनीहरूको पुनर्स्थापना गर्नुहुनेछ (यशैया ६६:२,३)। तिनीहरूलाई उहाँले सान्त्वना दिनुहुनेछ (यशैया ६६:१३)। तर उहाँको विद्रोह गर्नेहरूलाई उहाँलाई नाश

पार्नुहुनेछ। ती विरोधीहरूमा पाखण्डी वा धर्मको देवावटी लुगा लगाउने जसले औपचारिकको निमित्त वा परम्परा मान्नुपर्छ भनेर धार्मिक विधिहरू अपनाएर बलिदान दिन्छन् तिनीहरूलाई उहाँले अस्वीकार गर्नुहुन्छ (यशैया ६६:३,४, यशैया १:१०-१५)। परमेश्वरका विश्वासी जनहरूलाई तिरस्कार गर्ने र घृणा गर्नेहरूलाई पनि उहाँले पन्छ्याउनुहुनेछ (यशैया ६६:५)। मूर्ती पूजा गरेर परमेश्वरले मनाही गर्नुभएको रितिथिति वा घृणास्पद विधिहरू पालन पालन गर्नेहरूलाई पनि परमेश्वरले त्यागनुहुनेछ (यशैया ६६:१७)। परमेश्वरका जनहरू भनाउँदाहरूले नै यरुशलेमको पवित्र मन्दिरमा परमेश्वरलाई वाक्क लाग्ने विधिहरू चलाएका थिए (इजकिएल ८:७-१२)।

यशैया ६६:३ फेरि पढ्नुहोस्: "कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँचदछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चढाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।"

उपरोक्त पदले भन्न खोजिरहेको छ? यहाँ के आत्मिक सिद्धान्त वा नीति प्रकट गरिएको छ? बर्तमान इसाई परिप्रेक्ष्य र आराधनाको परिवेशमा पनि त्यहाँ व्यक्त गरिएका परमेश्वरका मार्मिक शब्दहरू लागु भइरहेको कसरी महसुस गर्न सक्दछौं?

परमेश्वरले मानिसहरूलाई आफूतिर उहाँ कसरी चुम्बकको रूपमा काम गर्नुहुन्छ वा आफूतिर तान्नुहुन्छ? हेर्नुहोस् यशैया ६६:१८,१९ "म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।^{१९} मैले केही मानिसहरूमा चिन्ह लगाएँ, म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शाश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्यै देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछ।"

आफना शत्रुहरूको नाश पछि (यशैया ६६:१४-१७) परमेश्वरले आफ्नो महिमा प्रकट गर्नुहुनेछ र मानिसहरूलाई यरुशलेमतिर आफै तान्नुहुनेछ (यशैया २:२-४)। तिनीहरूको बीचमा "चिन्ह" राखिदिनुहुनेछ जुन विशेष के हो भनेर यहाँ उल्लेख गरिएको छैन तर यशैयाले उल्लेख गरेका पछिल्लो चिन्ह हुनसक्छ: परमेश्वरले तिनीहरूलाई तिनीहरूको देशमा आनन्द र शान्तिको पुनर्स्थापना गर्नुहुनेछ (यशैया ५५:१२,१३)। ध्वस्तपछि परमेश्वरले मानिसहरूलाई पुनर्स्थापना गरेर जब आफ्नो महिमा प्रकट गर्नुहुनेछ तब त्यो नै परमेश्वर तिनीहरूको पक्षमा छ भनेर देखाउने पुनर्स्थापना चिन्ह हो। जब नोहालाई जलप्रलयपछि पृथ्वीको पुनर्स्थापना गरिएको भनेर देखाउन परमेश्वरले इन्द्रेनी आकाशमा राखिदिनुभएको थियो (उत्पत्ति ९:१३-१७)।

यशैया ६६:५मा भनिएको छ, "हे परमेश्वरका वचनहरूमा थर थर काम्नेहरू हो, उहाँको वचन सुन, तिमीहरूका दाजुभाइहरू जसले तिमीहरूलाई घृणा गरे, जसले मेरो नाउँको खातिर तिमीहरूलाई निकालिदिए तिमीहरूले भन्नेछन् 'परमप्रभुको महिमा होस्' तर उहाँ तिमीहरूको आनन्दको निमित्त देखा पर्नुहुनेछ" (किङ्ग जेम्स बाइबल)। परमेश्वरको वचनमा काम्नु भनेको के हो? उहाँको वचन सुनेपछि उक्ति वचनदेखि हामी किन थर थर काम्नुपर्छ? यदि तपाईं काम्नुभएन वा उहाँको वचन पालन गर्नुभएन भने त्यसले तपाईंको हृदयको स्थिति कस्तो छ भनेर देखाउँदो रहेछ?

३. सुसमाचार प्रचारकहरू र आराधनामा अगुवाई गर्नेहरू (यशैया ६६:१९-२१)

यशैया ६६:१९,२०मा यसरी लेखिएको छ, "म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु, र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जातिजातिहरूकहाँ पठाउनेछु-अर्थात् तर्शाशमा, लिबियाली तथा लुदहरू, जसले धनु धारण गर्दछन्, तुबल र ग्रीसमा, र टाढाका टापूहरूमा जसले मेरा किर्ति सुनेका छैनन् र मेरो महिमा देखेका छैनन्। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्। अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोडाहरू, रथहरू, पालकीहरू खच्चरहरू र उँटहरूमा चढाएर मेरो पवित्र पर्वत यरुशलेममा परमप्रभुको निमित्त बलिजस्तै ल्याउनेछन् परमप्रभु भन्नुहुन्छ। 'इसाएलका सन्तानले आफ्नो अन्नबलि चोखो भाडामा परमप्रभुको मन्दिरमा ल्याएझैं तिनीहरूले यिनीहरूलाई ल्याउनेछन्, २१ अनि तिनीहरूमध्येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्नेछु'

परमप्रभु भन्नुहुन्छ।" विभिन्न राष्ट्रका बाँचेका मानिसहरूले परमेश्वरलाई बलिदान भेटी ल्याउनेछन् भन्नुको अर्थ के हो?

परमेश्वरले ल्याउनुहुने विध्वंसबाट बाँचेकाहरू संसारको कुनाकाप्चासम्म पठाउनुहुनेछ। जसले परमेश्वरको बारेमा थाहा नभएका राष्ट्रहरूलाई तिनीहरूले परमेश्वरको महिमा घोषणा गर्नेछन् (यशैया ६६:१९)। यो पदले सुसमाचार प्रचारप्रचारको विषयबस्तुलाई पुरानो करारमा स्पष्टसँग देखाउँछ। त्यसको अर्थ मानिसहरू हिब्रू अर्थात् इस्राएली राष्ट्रतिर मात्र तानिने होइन हिब्रू वा इस्राएलका केही मानिसहरू अरू राष्ट्रहरूमा जानेछन् र सत्य परमेश्वरको बारेमा सिकाउनेछन्। यो अवधारणा नयाँ करारमा खुलारूपमा देखाइएको छ। पुनर्वासपछिदेखि येशूको जन्मको (मत्ती २३:१५)समयको बीचमा यहूदीहरू परमेश्वरको बारेमा सुनाउन फैलिएका भएतापनि सुरुका इसाईहरूले सुसमाचारको प्रचार द्रुतगतिमा विश्वभरी फैलाएका थिए (कलस्सी १:२३)। जसरी इस्राएलीहरूले परमेश्वरको मन्दिरमा अन्नको भेटी ल्याएको जस्तै सुसमाचार प्रचारकहरूले उहाँलाई भेटी ल्याउनेछन्। तर तिनीहरूको भेटी नै "सारा राष्ट्रका तिम्रा जाति वा आफन्तहरू" (यशैया ६६:२० रूपान्तरित) हुनेछन्। जसरी अन्नबलिहरू परमेश्वरको निमित्त भेटी हुनेछन् र ती मारिने भेटीहरू होइन त्यसरी नै येशूलाई विश्वास गर्नेहरू परमेश्वरको निमित्त "जीवित बलिदान" (रोमी १२:१) चढाउनेछन्। मानिसहरू नै परमेश्वरको निम्ती भेटी भएर प्रस्तुत गरिने अवधारणाले पौराणिककालमा लेवीहरूलाई समर्पित गर्नुलाई याद दिलाउँछ: "परमप्रभुको सेवा गर्न लेवीहरू तयार होऊन् भनेर इस्राएलीहरूबाट डोलाइने बलि स्वरूप लेवीहरूलाई परमप्रभुको सामु हारूनले चढाओस्" (गन्ती ८:११)।

"तिनीहरूमध्ये केही पूजाहारी र लेवीहरू जस्तै भएर" परमेश्वरले ग्रहण गर्नुहुनेछ भन्नुको विशेष अर्थ के हो (यशैया ६६:२१)?

पद २१मा "तिनीहरू" भन्दा "सारा राष्ट्रहरूबाट तिनीहरूका आफन्त वा दाजुभाइहरू" भनेर जनाउँछन् (पद २०)। यथार्थमा तिनीहरू अन्यजाति वा अयहूदीहरू हुन्। तिनीहरूमध्ये केहीलाई परमेश्वरले आराधना गर्ने अगुवाको रूपमा चुन्नुहुनेछ जसरी उहाँले पौराणिक इस्राएलमा पुजारीहरू र लेवीहरूलाई चुन्नुभएको थियो। यो यथार्थमा क्रान्तिकारी परिवर्तन हो। पौराणिक इस्राएलमा केवल हारूनको वंश पुजाहारीहरू हुन र तिनीहरूलाई सहयोग गर्न लेवी

कूलका सदस्यहरूलाई मात्र परमेश्वरले चुन्नुभएको थियो। पौराणिक इस्राएलमा अन्य जाति वा अयहूदीहरू हारुन वा लेवीको वंश हुनगएर परमेश्वरको विशेष सेवा गर्न सक्दैनथ्यो। तर तिनीहरूमध्ये केहीलाई पुजारीहरू र तिनीहरूलाई सहयोग गर्न परमेश्वरले स्विकृति दिनुहुनेछ जुन प्रायजसो अरू यहूदीहरूलाई पनि परमेश्वरको निमित्त विशेष सेवाकार्य गर्न मनाही गरिएको थियो।

१ पत्रुस २:९,१० पढ्नुहोस्। पत्रुसले कसलाई यो पत्र लेखेका थिए? उनले के भनिरहेकाछन्? आज "पवित्र राष्ट्रका" सदस्यहरू भएको हैशियतले हामी प्रत्येकलाई के सन्देश छ? के सुरूका इस्राएलीहरूभन्दा हामी असल गरिरहेकाछौं त (प्रस्थान १९:६)? हेर्नुहोस् "९ तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। ११ एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ" (२ पत्रुस २:९,१०)।

४. समान आस्थामा लाग्नेहरूको समुदाय (यशैया ६६:२१)

इस्राएलीहरू पुजारी राज्य र पवित्र राष्ट्र (प्रस्थान १९:६) भनेर घोषणा गरिएको थियो। तिनीहरू पुजारीहरू हुनुको अर्थ परमेश्वरको आराधना गर्नेमा अगुवाई गर्ने समूह भनेर चिनारी भएको थियो। भविष्यमा कुनै अयहूदी वा अन्यजातिहरू पनि परमेश्वरको आराधना गर्न अगुवाई गर्नेछन् भनेर बताइएको छ (यशैया ६६:२१)।

यहूदी जाति वा वंशबाहेक अरू जाति पनि पुजारी वा आराधनामा अगुवाई गर्नेछन् भनेर भविष्यवाणी गरेर ती अयहूदीहरू समान आस्थाको समुदायमा कसरी परिवर्तन प्रभावकारी बन्नेछन्? हेर्नुहोस् मत्ती २८:१९,२० "१९ "फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निमित्त हुनेछ, २० किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिमीहरूका माझमा हुनेछु।", प्रेरित २६,२० "तर पहिले दमस्कसमा, तब यरूशलममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें।", गलाती ३:२६-२९ "२६ विश्वासद्वारा तिमीहरू सबै

ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ। २७ किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। २८ अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। २९ यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।", कलस्सी ३:८-११ "८ अब तिमीहरूले पनि यी सबै कुरा त्यागः रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। ९ एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, १० र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ। ११ यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहनेछैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।" १ तिमोथी ३:१४-१६ "१४ तिमीकहाँ चाँडै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्छु, १५ ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आइ हो, त्यहाँ कसरी चलुपर्छ सो तिमीले जानि राख। १६ हामी स्वीकार गर्दछौ, कि हाम्रो विश्वासको रहस्य अति महान् छः उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।"

परमेश्वरले ल्याउनुहुने नयाँ संसारको शासन प्रणालीमा अन्यजाति वा अयहूदीहरू परमेश्वरका जनहरूसँग सम्मिलित हुनेमात्र होइन तिनीहरू यहूदीहरूसँगै मिलेर नयाँ आस्थाको समुदाय हुनेछन् र तिनीहरूलाई पनि राजकीय पुजारी भनेर सम्बोधन गरिनेछ। त्यसकारण परमेश्वरको राज्यमा जाति जाति, यहूदी वा अयहूदीहरू भनेर छुट्याएर मानिस मानिसको बीचमा भिन्नताल्याउने कुरा व्यवहारिकरूपमै निकम्मा हुनेछ।

यो भविष्यवाणी कहिले पूरा भयो त?

अयहूदी अर्थात अन्य जातिहरूको बिचमा सुसमाचार प्रचार गर्ने प्रखर प्रचारक पावलले यो जिकिर गर्दछन्ः "अब यहूदी वा ग्रीक (अन्य जाति) भन्ने नै छैन...तिमीहरू सबै येशू ख्रीष्टमा एक हौ। यदि तिमीहरू येशूको मातहतमा छौ भने तिमीहरू अब्राहामका सन्तान हौ। अब्राहमलाई दिएको प्रतिज्ञा अनुसारको भागेदारी तिमीहरू हौ" (गलाती ३:२८, २९ रूपान्तरित)।

प्रतिज्ञाका भागेदारी भएको कारणले "राजकीय पुजारी" भएर उच्च स्थानमा रहनु भनेको कुनै हल्का वा मनगढन्ते मनको खेलाँची होइन तर यहूदीहरूसँग मिलेर परमेश्वरको शक्तिशाली कामको घोषणा गर्ने निर्देशन हो। परमेश्वरले तिनीहरूलाई अन्धकारबाट अचम्म तथा शक्तिशाली ज्योतिमा बोलाउनुभएको कारणले हो (१ पत्रुस २:९, यशैया ६६:१९)।

अन्य जातिहरूलाई पनि परमेश्वरले उचाल्नुभएकोले परमेश्वरसँग यहूदीहरूले यो न्यायोचित भएन भनेर गुनासो गर्ने ठाउँ दिइएको छैन। किनभने दुवैलाई त्यही इनाम दिइएको छ। न त अन्य जातिहरूले तिनीहरूको यहूदी दाजुभाइ दिदी बहिनीहरूलाई अनादर गर्न इजाजत दिएको हुन्छ। येशूले एउटा अतिरिक्तथामा खेतालाहरूको बारेमा उल्लेख गर्नुभएको थियो। त्यसमा दिनभरमा कोही नौ बजे काममा ल्याइयो भने कोही बाह्रबजे त कोहीलाई तिन बजे काममा ल्याइयो। तर तीनै समूहले समान पारिश्रमिक पाएका थिए। अघि आउनेले पछि आउनेलाई पनि त्यही ज्याला दिएकोमा तिनीहरूले गुनासो गरेका थिए तर खेतको मालिकले तिनीहरूको मुख यसरी टालिदिएका थिए, "१५ मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सकिदैन र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? १६ 'यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्' (मत्ती २०:१-१६)। परमेश्वरले यहूदीहरूलाई पहिला उहाँका सन्देशहरू सुम्पनुभएको थियो (रोमी ३:२)। परमेश्वरको बारेमा प्रकट गर्ने माध्यम ती यहूदीहरूलाई दिइएको थियो। पावले अन्यजातिहरूलाई यो लेखेका थिए: "१७ यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियो भने, १८ ती हाँगाहरूका सामु घमण्ड नगर। यदि घमण्ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्छ। १९ तिमी भन्नेछौ, "म कलमी बाँधिन सक्ँ भनेर नै हाँगाहरू काटिएका थिए।" २० ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खडा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख। २१ किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।"

क्रुसको ज्योतिमा र सुसमाचार सुनाउन येशूले दिनुभएको आदेश अनुसार कुनै पनि आध्यात्मिक, जातिय, लैङ्गिक असमानता, राजनैतिक वा मानिस मानिसको बीचमा हुने कुनै किसिमको विभेद परमेश्वरको सामु घृणास्पद

छ? तपाईंले आफ्नो मनलाई छानेर हेर्नुहोस्, के तपाईंले अरूभन्दा आफू असल वा धर्मात्मा छु भनेर कुनै किसिमको जातिय वा धार्मिक अभिमानीमा लागिरहनुभएको छ? यदि छ भने अहिले नै पश्चाताप गर्नुहोस्।

५. तिमीहरूका सन्तान र तिमीहरूका नाउँ रहनेछन् (यशैया ६६:२२-२४)

यशैया ६६:२२ पढ्नुहोस्। यस पदले हामीलाई के भनिरहेको छ? यहाँ हामीलाई के आशा पाउँछौं? हेर्नुहोस्: "जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्," परमप्रभु भन्नुहुन्छ, "त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्।"

यशैयाको पुस्तकमा धेरै अचम्मका प्रतिज्ञाहरू छन्, तिनीहरूमा यशैया ६६:२२ पनि एक हो। यो ध्यानपूर्वक पढ्नुहोस्। नयाँ आकाश वा स्वर्गहरूमा र नयाँ पृथ्वीमा हाम्रा सन्तान र हाम्रा नाउँ सदासर्वदा रहनेछन्। हामीहरूका नाउँ फालिनेछैन, हटाइने छैन, मेटिनेछैन, जबरजस्ती अर्को नाउँ दिइनेछैन, हाम्रो नाउँलाई उखार्नेछैन वा च्याटचुट गरेर फ्याँकिनेछैन। नयाँ सृष्टि गरिने पृथ्वीमा अनन्त जीवन दिने प्रतिज्ञा यहाँ हामीलाई दिइएको छ। त्यो संसारमा पाप हुनेछैन, मृत्यो हुनेछैन, शोक र दुःखकष्ट हुनेछैन। नयाँ आकाश वा नक्षत्रहरू र नयाँ पृथ्वी सृष्टि गरिनुको अर्थ नै हाम्रो सच्चा इसाई आस्थाको आशालाई पूरा गरिदिनु हो। येशूले उहाँलाई विश्वास गर्नुहुनेलाई क्रुसमा मर्नु भएको लक्ष्य त्यसबेला अन्तमा पूरा हुनेछ।

नयाँ स्वर्गहरूमा र नयाँ पृथ्वीमा औँसी र साबथहरू हुन्छ भनेर किन चित्रण गरिएको छ? हेर्नुहोस्, यशैया ६६:२३ "एक औँसीदेखि अर्को औँसी र एक शबाथदेखि अर्को शबाथसम्म, सबै मानिस-जाति आएर मेरो सामुन्ने निहुरनेछन्," परमप्रभु भन्नुहुन्छ।"

यथार्थमा यो पद बुझ्न कठिन छ तर त्यसलाई बुझ्न खोज्न धेरै तरिकाहरू अपनाउन सक्छौं: पशुबलि प्रथा सुरु गर्नुभन्दा अघि नै परमेश्वरले साबथलाई सृष्टि गर्नुभएको थियो (उत्पत्ति २:२,३)। विभिन्न चाड पर्व वा विधिहरू अपनाएर साबथलाई आदर गरिएको भएतापनि साबथको गरिमा तिनीहरूमा भर परेको थिएन। त्यसकारण पुनर्स्थापनाको समयदेखि सृष्टि हुने नयाँ पृथ्वीमा साबथको गरिमा निरन्तररूपमा जाँरि हुनेछ। औँसी भन्ने अरू कुनै वैधानिक दिन भनेर बाइबलमा तोकिएको छैन तर त्यो दिन केवल बलि प्रथासँगमात्र गाँसिएको थियो। शायद त्यहाँ अरू आराधनाका दिनहरू हुनेछन् होला जुन साप्ताहिक साबथको विश्राम दिन जस्तो होइन। हुन सक्छ नयाँ

पृथ्वीमा जीवनको रुखमा महिनैपिच्छे फल्ने फल्ने फल जस्तै परमेश्वरको आराधना पनि महिनैपिच्छे गरिने होला (प्रकाश २२:२)। यशैया ६६:२३को विशेष अर्थ जे भएतापनि एउटा कुरा याद गर्नुपर्छ कि परमेश्वरका जनहरू अनन्तसम्म उहाँको उपासना वा आराधना गरिरहनेछन्।

यशैया ६६:२४मा परमेश्वरले नाश गर्नुभएको विद्रोहीहरूका लासहरू मुक्ति पाएकाहरूले हेरिरहनेछन् भनेर नकारात्मक चित्रण गरेर आफ्नो पुस्तक किन अन्त गरेको होला? "अनि तिनीहरूले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्ति घृणित हुनेछन्।"

यशैयाले आफ्नो दिनका मानिसहरूलाई प्रभावकारी चेतावनी दिइरहेका थिए। बेबिलोनको नाशमा बाँचेका परमेश्वरका सन्तानहरू र नाश हुने विद्रोहीहरूको अवस्थालाई यशैयाले चित्रण गर्न खोजेको हुन सक्छ। यो अनन्तसम्म यातना भोगिरहने अवधारणा होइन किनकि विद्रोहीहरू भष्म नहुँज्जेल आगोले जल्नेछन्। अनि परमेश्वरले यरुशलेमलाई नयाँ सृष्टि गर्ने काम सुरु गर्नुहुन्छ।

पापीहरूलाई कसरी नाश गरिनेछन् भनेर प्रकाशको पुस्तकमा भविष्यवाणी दिएको वचन पूरा हुने कुरामा यशैयाले चेतावनीस्वरूप अगाडि नै औल्याइरहेको थियो: पापीहरू, शैतान र उसका मतियारहरूलाई आगोको तलावमा भष्म गरिनेछन् (प्रकाश २०)। त्यसपछि नयाँ स्वर्ग र नयाँ पृथ्वी, नयाँ पवित्र यरुशलेम सृष्टि हुनेछन् र त्यसबेला दुःख पीडाले कोही रुनुपर्नेछैन किनभने पहिलेका कुराहरू बितिसकेका हुनेछन् (प्रकाश २१:१-३लाई यशैया ६५:१७-१९सँग तुलना गरेर पढ्नुहोस्)। त्यसबेला यस पृथ्वीबाट उद्धार पाएकाहरूको निम्ति अनन्त जीवनमात्र होइन नयाँ अस्तित्व नै तिनीहरूले पाउनेछन्।

उपसंहार:

थप जानकारी: एलेन जी हाइटद्वारा लिखित *द ग्रेट कन्त्रोभर्सीको* पृ. ६६२-६७८मा यस पृथ्वी ग्रहको अन्तिम पटक शुद्धिकरण कसरी गरिनेछ भनेर लेखिएको छ।

"जब अनन्तका वर्षहरू बित्दै जानेछन् तब परमेश्वर र येशूको महिमित प्रकटहरू झन झन खोलिनेछन्। अनन्त जीवनमा पाइरहने ज्ञान प्रगतिशिल हुन्छ। त्यसै अनुसार प्रेम, श्रद्धा र खुशियाली पनि बढ्दै जानेछ।

जति मानिसहरूले परमेश्वरको बारेमा सिक्दै गर्छन् त्यति नै उहाँको चरित्रको बारेमा तारिफ, सराहना गर्नेछन् र प्रशंसा गर्नेछन्। जब शैतानसँगको महान् अन्तर्द्वन्द्वमा मानिसहरूको मुक्तिको निम्ति येशूले अचम्मसँग उपलब्ध गर्नु भएको क्रियाकलापलाई तिनीहरूको अगाडि खोल्दै जान्छन् तब उहाँको रगतले मुक्ति पाएकाहरू उहाँप्रति भावपूर्ण भक्तिले गद्गद् हुनेछन्। तिनीहरूका हातमा भएका सुनका विणाहरूको आवाजले सारा जगत गुञ्जायमान हुनेछन्, हजारौं हजार र लाखौं लाखका मानिसहरूको स्वर एकै भएर परमेश्वरको प्रशंसाको स्तुति अत्यन्तै प्रभावकारीरूपमा गाएर जगतलाई थर्काउनेछन्।

"...अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, "सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।" (प्रकाश ५:१३)।

"महान् अन्तर्द्वन्द्वको समाप्ति भयो। पाप र पापीहरूको अस्तित्व खतम भयो। सार जगत नै पूर्णरूपमा सफा र शुद्ध भएको छ। सारा सृष्टिमा एउटै तालमेलको ढुकढुकी हुनेछ र हृदयहरू हर्षले प्रफुल्लित हुनेछन्। यस जगतका असमित स्थानहरूमा सृष्टिकर्ता परमेश्वरबाट जीवन र ज्योति र हर्ष बग्नेछन्। शुद्ध आत्मदेखि यस संसारमा भएका भयानक जीव, चाहे जिवित होस् वा अजिवित वा प्राकृतिक थोकहरू होस् तिनीहरूलाई ओझेलोमा पारेको सौन्दर्यता उघादै परमेश्वर प्रेम हुनुहुन्छ भनेर सिद्ध परमआनन्दसाथ घोषणा गरिनेछ।"-एलेन जी हाइट, *द ग्रेट कन्वोभर्सी*, ६७८बाट रूपान्तरित।

चिन्तनमननः

- अ. येशूप्रति आस्था राख्नेहरूको निम्ति नयाँ स्वर्ग र नयाँ पृथ्वीमा पाउने अनन्त जीवन नै सबै इसाई शिक्षाको आधारभूत प्रतिज्ञा किन हो? यदि अनन्त जीवनको प्रतिज्ञा पाइएन भने हाम्रो विश्वासको अर्थ के छ?
- आ. २ पत्रुस ३:१०-१७ले यशैया ६६मा प्रस्तुत गरेको अवधारणालाई कसरी प्रतिबिम्ब गर्छ? हेर्नुहोस्, "१० तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। ११ यी सबै कुराहरू यसरी पग्लिन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? १२ तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस

दिनलाई नजिक ल्याउन चाहन्छौं, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पगलनेछन्। १३ तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। १४ यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। १५ हाम्रा प्रभुको धैर्यलाई मुक्तिझै ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। १६ उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्। तिनमा कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्, र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन्, र आफ्नै विनाश ल्याउँछन्। १७ यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ। १८ तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।"

सारांश: यशैयाले यस्तो दर्शन वा आत्मिक यात्राको अन्तको बारेमा चकित पार्ने लेखा प्रस्तुत गर्छन्। परमेश्वरले पापलाई सदाको निमित्त उखाल्ने र उहाँका विश्वासीहरूको समूदायलाई पूनर्स्थापनामात्र गर्नुहुने होइन, उहाँले उहाँको छत्रछायाँमा रहन सारा राष्ट्रका सिमाहरूलाई तोडेर त्यहाँका मानिसहरूलाई समावेश गर्नुहुनेछ। अन्तमा आएर उहाँको समूदायको पुनः-सृष्टि गर्नुभएर यस पृथ्वी ग्रहलाई उहाँले नयाँ संरचना वा नयाँ सृष्टि गर्नुहुनेछ। त्यसवेला उहाँको उपस्थितिले उहाँका जनहरूले सान्त्वना र परम आनन्दको प्रत्याभूति पाउनेछन्।

कथा १३
हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्
नाटल्या बर्लिनस्काया, ४३

प्रत्येक हप्ता एक पल्ट शिक्षिका नाटल्याले नो कक्षाका विद्यार्थीहरूलाई क्लासमा जम्मा गर्दै विशेष प्रार्थनामा अगुवाइ गर्थीन्। तिनीहरू क्लासमा गोलो गरेर बस्थे। एक दिन उनले भनिन् "भिक्टोरिया, तिमीबाट प्रार्थना गर्न सुरु गर।" पन्ध्र वर्षकी भिक्टोरिया असजिलो मान्दै शिक्षिकातिर हेर्दै भनिन् "तर कसरी? मैले कसरी प्रार्थना गर्ने?" शिक्षिकाले सुनाउँदै भनिन् "यसरी प्रार्थना गर। 'हे प्रिय परमेश्वर'" "हो र? के मैले परमेश्वरलाई प्रिय परमेश्वर भनेर पुकार्ने?" अचम्म मान्दै भिक्टोरियाले सोधिन्। "हो, त्यसरी नै हो" शिक्षिकाले भनिन्। "अनि पछि के भन्ने त?" फेरि भिक्टोरियाले सोधिन्। "तिमीले भर्खरै पढेको कथाबाट हामी सबैले आशिष पाऔं भनेर परमेश्वरसँग प्रार्थना गर्नु" शिक्षिकाले भनिन्। घाम कसरी प्रत्येक दिन उदाउँछ र सबै मानिसहरू चाहे असल होस् वा खराब होस् तिनीहरूमा चम्कन्छ भनेर भिक्टोरियाले भर्खरै पढेकी थिइन्। येशूले पनि उहाँको प्रेम प्रत्येक दिन प्रत्येक मानिसमा चम्कन्छ भए उहाँलाई विश्वास गर्नेहरू पनि सबै मानिसको निम्ति हरेक दिन चम्कनुपर्छ भनेर त्यस कथामा उनले पढेकी थिइन्। "प्रिय प्रभु, हामीलाई असल विद्यार्थीहरू बनाउनुहोस्। हामी पनि ज्योति हुन सकौं" भिक्टोरियाले प्रार्थना गरिन्। युक्रेनको बाचा सहरमा रहेको सेभेन्थ-डे एडभेन्टिस्ट स्कूलको नौ कक्षामा पढिरहेकी भिक्टोरियामात्र पहिलो विद्यार्थी थिइन् जो सबैको अगाडि प्रार्थना गर्न हिचकिचाएकी थिइन्। त्यस कक्षामा सात जना विद्यार्थीहरू थिए। तिनीहरूमा चार जनाचाहीं सेभेन्थ-डे एडभेन्टिस्ट परिवारबाट आएका थिए। भिक्टोरिया र अरू दुई जना एडभेन्टिस्ट परिवारबाट आएका थिएनन् र तिनीहरूमा प्रार्थना गर्ने चलन थिएन। तिनीहरू आफै प्रार्थना गरुन् र प्रार्थनाको शक्ति तिनीहरू आफैले अनुभव गरुन् भन्ने शिक्षिकाको चाहना थियो। जब भिक्टोरियाले पहिलो पल्ट प्रार्थना गरिन् तब त्यसपछि उनी प्रार्थना गर्न हिचकिचाइन्। तर उनको धेरै मिल्ने साथी रसलनचाहीं प्रार्थना गर्न मानेन। "सबैको सामु प्रार्थना गर्न मलाई डर लाग्छ। क्लासमा सबैको अगाडि प्रार्थना गर्न सकिदैन" रसलनले भन्यो। शिक्षिकाले रसलनको निम्ति विशेष प्रार्थना गरिन्।

एक दिन भिक्टोरियाको कान दुखेर एक महिना थला परिन्। सबै विद्यार्थीहरू उनको निम्ति चिन्तित थिए। शिक्षिका पनि चिन्तित थिइन्। विशेष गरेर रसलन चिन्तित थियो। प्रत्येक दिन भिक्टोरियाको निम्ति सबै विद्यार्थीहरू मिलेर प्रार्थना गर्न शिक्षिकाले निर्णय गरिन्। एक दिन बिहान भिक्टोरियाको कानको शल्यक्रिया भोलि हुनेछ भनेर शिक्षिकाले सुनाइन्। सबै विद्यार्थीहरूलाई गोलोगरि उभ्याएर प्रार्थना गर्न शिक्षिकाले आह्वान गरिन्। "भिक्टोरियाको निम्ति कसले प्रार्थना गर्ने?" भनेर शिक्षिकाले सोधिन्। "म प्रार्थना गर्न चाहन्छु।" रसलनले प्याच बोले। सबै जना छक्क परे। रसलन पनि छक्क पयो। "मैले के भनें?" उसले सोध्यो। सबै विद्यार्थीहरूले शिर निहुयाए र आँखा बन्द गरे। "प्रिय येशू भिक्टोरियाको शल्यक्रियाको निम्ति आशिष दिनुहोस्। उनको सुत्रे शक्ति नहराओस्। उनलाई निको पार्नुहोस् र मद्दत गर्नुहोस् ताकि उनी क्लासमा फर्किन सकुन्। आमेन" रसलनले प्रार्थना गर्‍यो।

भोलिपल्ट भिक्टोरियाको शल्यक्रिया भएको थियो। त्यो सफल भएको थियो। केही हप्तापछि भिक्टोरिया क्लासमा फर्किन्। "परमेश्वरले हाम्रो सबैको प्रार्थना सुन्नुहुन्छ। विशेष गरेर प्रार्थना गर्न डराउनेको पनि प्रार्थना सुन्नुहुन्छ। हामीहरूको हृदय परमेश्वरको सामु खोल्न डराउनुहुन्दैन। हामी जहाँ पनि जहिले पनि प्रार्थना गर्न सक्छौं। हामीले कल्पना गर्ने नसक्ने गरेर परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ" यस लेखिकले अन्तर्वार्ता गर्दा शिक्षिका नाट्यालाले भनिन्।

-आन्ड्र्यु मेकचेस्नी

थप पाना, सम्पादक आन्ड्र्यु मेकचेस्नीबाट:

युरो-एशिया डिभिजनमा अचम्मका कथाहरूको ओइरो आइरहेको छ। सन् २०१२मा त्यहाँ १४८वटा मात्र स्कूलहरू थिए र अहिले आएर ५०भन्दा बढि एडभेन्टिस्ट स्कूलहरू छन्।

"यस क्षेत्रमा किन धेरै स्कूलहरू खोलिरहेकाछन्। त्यसको धेरै कारणहरू छन्। तर ठीक समयमा ठीक ठाउँमा परमेश्वरको योजना पूरा हुन यो गति चलेको हो" मिखाइल कामनिस्कीले मलाई भन्नुभयो। उहाँ सन २०१५-२०२०सम्म युरो-एशिया डिभिजनको अध्यक्ष हुनुहुन्थ्यो।

तपाईंहरूले यस त्रैमासिकमा दिने साबथ स्कूलको भेटिले एडभेन्टिस्ट स्कूलको शिक्षण संस्थाहरूलाई ठूलो सहयोग पुग्नेछ। ती भेटिले रुसमा भएको जाओस्की एडभेन्टिस्ट विश्वविद्यालयको क्याम्पसमा दुई वटा आफ्नै स्कूल

निर्माण गर्न र युक्रेनको राजधानी किभको बाहिर रहेको युक्रेनियन एडभेन्टिस्ट सेन्टर अफ हाइयर एजुकेशन स्थापना गर्न सहयोग गरिनेछ। यो कलेज संस्था हो। अहिले रसियन विश्वविद्यालय र युक्रेनियन कलेजबाट ठाउँ सापत्ति लिएर प्राथमिक र हाइस्कूलहरू संचालन भइरहेको छ। संघिय रुसमा पहिलो सुधारवादी इसाई ईश्वरीय शास्त्र सिकाउने सेमिनारी स्थापना भएको थियो। त्यो अहिले जाओस्की एडभेन्टिस्ट विश्वविद्यालयको नाउँले प्रचलित छ। यो सन् १९८८मा स्थापना भएको थियो। अरू ठाउँहरूभन्दा यस युरो-एशिया डिभिजनमा एडभेन्टिस्ट स्कूलहरू ढिलो गरि सुरु भएको थियो किनभने ७० वर्षसम्म ती देशहरू सोभियत संघको कब्जामा थियो। सुरु एडभेन्टिस्टहरूले एलेन जी हाइटका सामग्रीहरू रुसी भाषामा अनुवाद गरेका थिए। तर ती अनुवादहरूमा स्कूल खोल्नुपर्ने उनको सल्लाहलाई जानाजानी हटाइएको थियो। रुसको अधिकारीहरूबाट अनावश्यक रूपमा दुःख नपाउन त्यो कदम चालिएको थियो। जब सन १९९१मा सोभियतसंघको बिघटन भयो तब चर्चका सदस्यहरूले एलेन जी हाइटका सल्लाहहरू पढ्न थाले। ती सल्लाहहरूमा यो पनि थियो: "जहाँ जहाँ विश्वासीहरूको समूह छ र चर्चहरू छन् त्यहाँ त्यहाँ चर्च स्कूलको स्थापना गर्नु आवश्यक छ। ती स्कूलहरूमा त्यस्ता शिक्षकहरू हुनुपर्छ जसले विद्यार्थीहरूलाई सुसमाचारीय सेवाको निमित्त तालिम दिने सत्यवादी वा सुसमाचारीय सेवाको निमित्त जोशिलो हुने शिक्षकहरू हुनुपर्छ" (द साउथरन रिभ्यु, जुलाई, १८, १८९९बाट रूपान्तरित)। सन १९९०मा जाओस्कीमा पहिलो प्राथमिक स्कूल खोलिएको थियो।

युरो-एशिया डिभिजनमा ३ करोड तीस लाख चानचुन जनसंख्या छ। यो डिभिजन १३वटा देशहरू मिलेर बनेको छ। ती देशहरूमा जम्मा दश लाख सातहजार दुईसय बाउन्न एडभेन्टिस्टहरू छन्। त्यसको अर्थ प्रत्येक ३,०८० मानिसहरूमा एक जना एडभेन्टिस्ट छन्।

यस त्रैमासिकको उन्निएको भेटिले देहायका योजनाहरूमा सहयोग मिल्नेछ: युक्रेनको बुचाको युक्रेनियन एडभेन्टिस्ट सेन्टर अफ हाइयर एजुकेशनको क्याम्पसमा एउटा तीन तले पूर्व प्राथमिक, प्राथमिक स्कूल र हाइस्कूलको निर्माण र रुसको टुला क्षेत्रमा रहेको जाओस्की एडभेन्टिस्ट विश्वविद्यालयको क्याम्पसमा दुई तले पूर्व प्राथमिक स्कूल, प्राथमिक स्कूल र हाइस्कूलको निर्माण।

तपाईंको उदार भेट्टीको निमित्त धन्यवाद। (रूपान्तरित)